



Unaudited Financial Results (Quarterly)

As at the end of Second Quarter (Poush 30, 2078) of the Fiscal Year 2078/2079

Rs. In '000

S. No.	Particulars	This Quarter Ending (Poush 30, 2078)	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	1582961.99	1488347.04	1434696.42
1.1	Paid-up Capital	132000.00	132000.00	132000.00
1.2	Reserves and Surplus	92239.69	79269.49	54014.58
1.3	Debenture and Bond			
1.4	Borrowings	632153.31	588671.45	638531.64
1.5	Deposits (a+b)	541020.72	522274.99	471556.04
a.	Domestic Currency	541020.72	522274.99	471556.04
b.	Foreign Currency			
1.6	Income Tax Liabilities	11060.53	3894.18	5443.86
1.7	Other Liabilities	174487.74	162236.94	133150.29
2	Total Assets (2.1 to 2.7)	1582961.99	1488347.04	1434696.42
2.1	Cash & Bank Balance	39941.12	50355.41	155327.78
2.2	Money at call and short Notice	-	-	-
2.3	Investments	1000.00	1000.00	1000.00
2.4	Loans & Advances (a+b+c+d+e+f)	1473566.67	1380070.73	1219882.54
2.5	Fixed Assets	21674.69	21504.96	23339.60
2.6	Non Banking Assets	-	-	-
2.7	Other Assets	46779.50	35415.94	35146.50
3	Profit and Loss Account			
3.1	Interest income	97421.98	46361.55	88011.60
3.2	Interest Expense	37262.16	19057.95	34707.37
A	Net Interest Income (3.1-3.2)	60159.82	27303.61	53304.24
3.3	Fees Commission and Discount	544.22	135.03	266.99
3.4	Other Operating Income	15960.64	7839.05	12369.70
3.5	Foreign Exchange Gain/Loss (Net)			
B	Total Operating Income (A+3.3+3.4+3.5)	76664.68	35277.69	65940.93
3.6	Staff Expenses	25887.19	13620.92	26881.27
3.7	Other Operating Expenses	8730.16	4439.59	8129.49
C	Operating profit Before Provision (B-3.6-3.7)	42047.33	17217.18	30930.16
3.8	Provision for Possible Loss	2307.05	1467.13	36160.49
D	Operating profit (C-3.8)	39740.27	15750.05	-5230.33
3.9	Non Operating Income/Expenses (Net)			
3.10	Write Back of Provision for Possible Loss	815.00	815.00	12,448.11
E	Profit From Regular Activities (D+3.9+3.10)	40555.27	16565.05	7217.77
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	40555.27	16565.05	7217.77
3.12	Provision For Staff Bonus	3686.84	1505.91	656.16
3.13	Provision For Tax	11060.53	4517.74	1968.48
G	Net Profit/Loss (F-3.12 -3.13)	25807.90	10541.40	4593.13
4	Ratios			
4.1	Capital Fund to RWA	13.06%	12.54%	11.66%
4.2	Non Performing Loan (NPL) to Total Loan	4.70%	4.66%	9.29%
4.3	Total Loan Loss Provision to total NPL	124.33%	126.72%	44.63%
4.4	Cost of Funds	7.29%	6.85%	6.25%
4.5	CD Ratio (Calculated as per NRB Directives)	272.37%	264.24%	258.69%

Note: If the statutory auditor and supervisory authority notify any remarks to change, the unaudited financial statements could be changed accordingly.

Interest Rate	
1. Deposits : 4% - 7% Per Annum	2. Loan & Advance : 13% - 15% Per Annum

**धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूचि १४
(नियम २६ को उपनियम (१) संग सम्बन्धित)**

आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक प्रतिवेदन

१. वित्तिय विवरण:

क. वासलात तथा नाफा/नोक्सान सम्बन्धि विवरण यसै साथ छ ।

ख. प्रमुख वित्तीय अनुपातहरु :

प्रति शेयर आम्दानी	मूल्य/आम्दानी अनुपात (P/E ratio)	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
३९.१०	३३.३९	१६९.८८	१,१९९.२१	९.६४

२. व्यवस्थापकीय विश्लेषण :

क. यस त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण: हाल विश्वमा फैलिरहेको कोरोना भाईरस कोभिड-१९ को संक्रमणका कारण कार्यक्रम तथा व्यवसाय र असुलीमा प्रत्यक्ष प्रतिकूल प्रभाव पारी व्यावसायिक योजना अनुसार लगानी गर्न नसक्दा तरलता अनुपातमा सामान्य अवस्थामा भन्दा बृद्धि भएको । बजारमा तरलता अभावको समस्या हुँदा बाह्य कर्जा प्रदायकहरुबाट व्याजदर उच्च बृद्धि गरेकोले लागत बढ्न गएको ।

ख. आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :राष्ट्रिय स्तरको लघुवित्त संस्थामा परिणत हुने र अन्य जिल्लाहरुमा पनि व्यवसाय प्रवर्द्धन गर्दै जाने र स्वीकृत जिल्ला अन्तर्गत संभावित क्षेत्रमा शाखा विस्तार गरी लघुवित्त कार्यक्रमको पहुँच नपुगेको स्थानहरुमा लघुवित्त सेवा विस्तार गर्ने, सदस्यको सीप क्षमताको मूल्यांकन गरी सुरक्षित कर्जा प्रवाह गरी व्यवसाय बृद्धि गर्ने कर्मचारी दक्षता बृद्धि गर्न कार्यगत सीप विकास गर्ने, भाखा नाघेको कर्जा असुलीमा विशेष प्राथमिकता दिई असुली गरी भाखा नाघेको कर्जाको दर कम गर्ने । साथै कोरोना भाइरस कोभिड-१९ को कारण लकडाउन अवधिमा प्रभाव पारेको व्यवसायलाई समेत नीति, नियम र नियमन निकायको निर्देशन अनुसार नियमिततामा ल्याउन सम्पूर्ण जनशक्ति लागि पर्ने ।

ग. विगतको अनुभवबाट संगठित संस्थाले मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : विश्वमै फैलिएको कोभिड-१९ (ओमिक्रोन) भाईरस तथा मेलम्ची क्षेत्रमा आएको बाढी पहिरोको कारण पूर्ण रुपमा प्रभाव पार्नुको साथै प्राकृतिक प्रकोपको कारण लक्ष अनुसार लगानी हुन नसक्दा नाफा नोक्सान, नगद प्रवाहमा सामान्य अवस्थामा भन्दा धेरै फरक पर्न गएको र तत्कालै देखि नियमन निकायको निर्देशनको पालना गर्दै उत्पादनशिल क्षेत्रको पहिचान, लकडाउनले असर पारेको कर्जा असुलीमा नियमितता, कर्जा विस्तार गर्ने व्यावसायिक रणनीति अवलम्बन गरेको छ ।

३. कानुनी कारवाहीसम्बन्धी विवरण :

क. यस त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाले विरुद्ध कुनै मुद्दा दायर भएको भए :संस्थाको जानकारीमा नभएको ।

ख. संगठित संस्थाले संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्ध प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए : संस्थाको जानकारीमा नभएको ।

ग. कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको वा नभएको : संस्थाको जानकारीमा नभएको ।

४. संगठित संस्थाले शेयर कारोवार सम्बन्धी विश्लेषण :

क. शेयरको मूल्य तथा कारोवार बजारले निर्धारण गर्ने हुँदा शेयरको मूल्य तथा कारोवार प्रति यस संस्थाले व्यवस्थापन तटस्थ छ तर प्रचलित कानून अनुसार लगानीकर्ता तथा सम्बद्ध निकायहरुलाई उपलब्ध गराउनु पर्ने सूचना तथा जानकारी संस्थाले उपलब्ध गराएको छ ।

ख. यस संस्थाले त्रैमासिक अवधिमा शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य कारोवार भएको कुल दिन तथा कारोवार संख्या :
(नेपाल स्टक एक्सचेन्जको वेबसाईट www.nepalstock.com अनुसार)-(मिति २०७८/०९/३० सम्मको)

शेयरको अधिकतम मूल्य	शेयरको न्यूनतम मूल्य	शेयरको अन्तिम मूल्य	कारोवार भएको कुल दिन	कारोवार भएको कुल संख्या
१,६६५	९५१.६०	१,३०५.५०	५९	७०,०४१

५. समस्या तथा चुनौती :

क. आन्तरिक : केही कर्जा असुल हुन नसकी उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न दक्ष कर्मचारीहरुको तत्काल व्यवस्था क्रमशः गर्दै लिएकोछ ।

ख. बाह्य : हाल विश्वमा व्यापक रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाईरस कोभिड-१९ को बढ्दो संक्रमणको कारण लगानी, असुली व्यवस्थापनसमस्या तथा वित्तीय क्षेत्रमा समान उद्देश्यका नयाँ वित्तीय संस्थाको उपस्थिति र शाखा विस्तारका कारण कार्यक्षेत्र, सदस्य र ऋणमा हुने दोहोरोपनका कारण ऋणग्रस्तताको समस्या र चुनौती सामना गर्नुपर्ने अवस्था रहेको ।

ग. रणनीति : दक्ष जनशक्तिको विकास गर्न कर्मचारीलाई समय समयमा विभिन्न वैकिक तालिममा पठाउनुको साथै संस्था भित्र पनि त्यस्ता तालिमको व्यवस्था गरिएको छ । संस्थाले आफ्नो हरेक सेवालार्इ ग्राहकमुखी र गुणस्तरीय बनाउँदैलगातारआन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने रणनीति लिएको छ । साथै कोभिड-१९ को संक्रमणबाट बच्न कर्मचारी लगायत सदस्यहरुमा सजगता अपनाउने छ ।

६. संस्थागत सुशासन :

यस लघुवित्त वित्तीय संस्था लि.को संस्थागत सुशासन परिपालनका लागि सदैव प्रतिबद्ध रहेको छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरु र यस लघुवित्त वित्तीय संस्था लि.को संचालक समितिबाट पारित नीति नियम समेतलाई संस्थाले पूर्ण रुपलेकार्यान्वयन गर्दै आएको छ ।

७. सत्य तथ्य सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखको उद्घोष : आजको मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु की मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्तालाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाईएको छैन ।